



बैजनाथ गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय, बाँके
विनियोजन ऐन

बैजनाथ गाउँपालिका, बाँके को आर्थिक वर्ष २०७८/७९ को सेवा र कार्यहरुको लागि स्थानीय सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन
सभाबाट स्वीकृत मिति : २०७८/०३/२५

प्रस्तावना : बैजनाथ गाउँपालिका, बाँके २०७८/७९ को सेवा र कार्यहरुको लागि सञ्चित कोषबाट केही रकम खर्च गर्ने अधिकार दिन र सो रकम विनियोजन गर्न वाञ्छनीय भएकोले,

नेपालको संविधानको धारा २२९ को उप-धारा (२) बमोजिम बैजनाथ गाउँपालिका, बाँकेको गाउँ सभाले यो ऐन बनाएको छ ।

१. संक्षिप्त नाम र प्रारम्भ : (१) यस ऐनको नाम “बैजनाथ गाउँपालिका, बाँकेको विनियोजन ऐन, ” रहेको छ ।

(२) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ ।

२. आर्थिक वर्ष २०७८/७९ को निमित्त सञ्चित कोषबाट रकम खर्च गर्ने अधिकार : (१) आर्थिक वर्ष २०७८/७९को निमित्त गाउँ कार्यपालिका, वडा समिति, विषयगत शाखाले गर्ने सेवा र कार्यहरुका निमित्त अनुसूची १ मा उल्लिखित चालू खर्च, पूँजिगत खर्च र बित्तीय व्यवस्थाको रकम समेत गरी जम्मा रकम ९१,६४,२३,७५०.९२ (अक्षरूपी रुपैयाँ एकान्नब्बे करोड चौसठ्ठी लाख तेइस हजार सात सय पचास पैसा बयान्नब्बे मात्र ।) मा नबढाई निर्दिष्ट गरिए बमोजिम सञ्चित कोषबाट खर्च गर्न सकिनेछ ।

३. विनियोजन : (१) यस ऐनद्वारा सञ्चित कोषबाट खर्च गर्न अधिकार दिइएको रकम आर्थिक वर्ष २०७८/७९को निमित्त बैजनाथ गाउँपालिका, बाँकेको गाउँ कार्यपालिका, वडा समिति र विषयगत शाखाले गर्ने सेवा र कार्यहरुको निमित्त विनियोजन गरिनेछ ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कार्यपालिका, वडा समिति र विषयगत शाखाले गर्ने सेवा र कार्यहरुको निमित्त विनियोजन गरेको रकममध्ये कुनैमा बचत हुने र कुनैमा अपुग हुने देखिन आएमा गाउँ कार्यपालिकाले बचत हुने शीर्षकबाट नपुग हुने शीर्षकमा रकम सार्न सक्नेछ । यसरी रकम सार्दा एक शीर्षकबाट सो शीर्षकको जम्मा रकमको २५ प्रतिशतमा नबढ्ने गरी कुनै एक वा एक भन्दा बढी शीर्षकहरुबाट अर्को एक वा एक भन्दा बढी शीर्षकहरुमा रकम सार्न तथा निकास र खर्च जनाउन सकिनेछ । पूँजिगत खर्च र वित्तीय व्यवस्थातर्फ विनियोजित रकम साँवा भुक्तानी खर्च र व्याज भुक्तानी खर्च शीर्षकमा बाहेक अन्य चालू खर्च शीर्षकतर्फ सार्न र वित्तीय व्यवस्था अन्तर्गत साँवा भुक्तानी खर्चतर्फ विनियोजित रकम व्याज भुक्तानी खर्च शीर्षकमा बाहेक अन्यत्र सार्न सकिने छैन । तर चालु तथा पूँजिगत खर्च र वित्तीय व्यवस्थाको खर्च व्यहोर्न एक स्रोतबाट अर्को स्रोतमा रकम सार्न सकिनेछ ।

(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि एक शीर्षकबाट सो शीर्षकको जम्मा स्वीकृत रकमको २५ प्रतिशत भन्दा बढ्ने गरी कुनै एक वा एक भन्दा बढी शीर्षकहरुमा रकम सार्न परेमा गाउँ सभाको स्वीकृति लिनु पर्नेछ ।

ने आ.व. २०७८/७९को अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न
बनेको
बैजनाथ गाउँपालिकाको आर्थिक ऐन २०७८



बैजनाथ गाउँपालिका सभा सचिवालय
रामपुर बाँके
लुम्बिनी प्रदेश

उद्देश्य र कारण

बैजनाथ गाउँपालिकाको अर्थ सम्बन्धि प्रस्तावहरूलाई कार्यान्वयन गर्न केहि कर, शुल्क र दस्तुर लगाउन लगाई राखेकोलाई चालु राख्न हेरफेर गर्न छुट दिन एवम् राजस्व प्रशासन सम्बन्धि मौजुदा कानूनलाई संशोधन गर्न र राजस्व प्रशासन संचालन गर्न आवश्यक भएकोले प्रस्तुत विधेयक प्रस्तुत गर्न परेको हो ।

प्रस्तुत विधेयकको व्यवस्थाले राजस्व, कर तथा शुल्क निर्धारण गर्न, त्यस्तो कर शुल्क दर बढाउन घटाउन वा आंशिक वा पूर्ण रुपले छुट दिने व्यवस्थाका अलवा एकिकृत सम्पत्ति र घरजग्गा कर, विज्ञापन कर, घर बहाल कर, नक्शापास दस्तुर, जडिबुटी, कवाडी र जीवजन्तु कर, बिक्रि शुल्क, व्यवसाय कर, सेवा शुल्क र दस्तुर लगायतका शुल्क दस्तुर कर सम्बन्धि व्यवस्थाको निर्धारण गर्न र बैजनाथ गाउँपालिकाको आर्थिक ऐन २०७७ मा भएका व्यवस्थालाई आवश्यकता अनुसार संशोधन खारेजी र प्रस्ताव समेत गरिएको छ ।

शारदा रेग्मी बिक
उपाध्यक्ष एवं राजश्व परामर्श समिति संयोजक
बैजनाथ गाउँपालिका
मिति : २०७८/०३/१०

बैजनाथ गाउँपालिकाको आर्थिक ऐन २०७८

- २६

- २) उपदफा १ बमोजिम राजश्व दाखिला नगरेको पाइएमा कार्यालय प्रमुखले ७ दिन सम्म ढिलो गरेको भए दाखिला गर्न बाँकी रकम र सो रकमको १० प्रतिशतले जरिवाना समेत दाखिला गर्न लगाउनु पर्नेछ ।
- ३) उपदफा २ बमोजिम पनि राजश्व तथा जरिवाना रकम दाखिला नगरेको पाइएमा कार्यालय प्रमुखले सो भन्दा बढी दिनको दैनिक ०.०५ प्रतिशतका दरले जरिवाना गरि दाखिला गर्न लगाई कसुरको मात्रा हेरि प्रचलित कानून बमोजिम स्थायी कर्मचारीको हकमा बिभागीय कारवाही तथा करारमा कार्यरत कर्मचारीको हकमा करारा सम्झौता समेत भंग गर्न, गराउन सक्नेछ ।
- ४) उपदफा ३ बमोजिम कर्मचारीहरुलाई कारवाही गर्दा उनीहरुले तिर्नु पर्ने दायित्वबाट मुक्त हुने छैनन्
- ५) यस दफामा जुनसुकै कुरा लेखिएको भएता पनि जिम्मेवार व्यक्तिले राजश्व दाखिला गरेको श्रेस्ता खडा गर्न नसकेको मनासिव कारण खुलाई कार्यालय समक्ष निवेदन दिएमा र सो कारण मनासिव देखिएमा एक वा दुइ पटक गरि बढीमा ७ दिन सम्मको म्याद थप गर्न सक्नेछन । सो अवधिको बिलम्ब शुल्क लाग्ने छैन ।
१५. संशोधन खारेजी र बचाऊ : गाउँ सभाले आवश्यकता अनुसार यो ऐनको संशोधन तथा खारेजी गर्न सक्नेछ । आ.व. ०७७/७८ पारित भएको आर्थिक ऐन खारेज गरिएको छ । यस भन्दा अघी उठाईएको राजश्व तथा राजाश्व संकलन गर्दा विलम्ब शुल्क बापत लिएको जरिवाना यसै कानूनद्वारा भएको मानिनेछ ।
१६. बाधा अड्काउ फुकाउ: यस ऐनको कार्यन्वयनमा कुनै असहजता परेमा राजश्व परामर्श समितिको सिफारिसमा गाउँ कार्यपालिकाले सो को सरलीकरण गरी कार्यन्वयनमा देखिएको बाधा अड्काउ फुकाउ गर्न सक्नेछ ।